

बैठक संख्या : ६३

मिती : २०७६।०८।२५ गते समय : साझ ४ : ०० बजे

बैठक संख्या : ६३

स्थान : राप्ती नगरपालिका

मिती : २०७६।०८।२५ गते समय

: साझ ४ : ०० बजे

यस राप्ती नगरपालिका , नगर कार्यपालिकाको प्रमुख श्री प्रभा बराल (पौडेल) ज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको बैठक देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितीमा बसि निम्न प्रस्तावहरुमा छलफल गरियो ।

### उपस्थिति

नगरप्रमुख श्री प्रभा बराल(पौडेल)

नगर उपप्रमुख श्री इमान सिंह लामा

वडाध्यक्ष नं १ श्री सिद्धिलाल स्याङतान

वडाध्यक्ष वडा नं २ श्री श्याम सुन्दर उप्रेती

वडाध्यक्ष वडा नं ३ श्री राज कुमार उप्रेती

वडाध्यक्ष वडा नं ४ श्री शमशेर लामा

वडाध्यक्ष वडा नं ५ श्री मेनुका पाठक

वडाध्यक्ष वडा नं ६ श्री जल्लु महतो थारु

वडाध्यक्ष वडा नं ७ श्री सुमिता डल्लाकोटी

वडाध्यक्ष वडा नं ८ श्री बुद्धिराज थपलीया

वडाध्यक्ष वडा नं ९ श्री देवेन्द्र लामा

वडाध्यक्ष वडा नं १० श्री अमर बहादुर तामाङ

वडाध्यक्ष वडा नं. ११ श्री हित बहादुर तामाङ

वडाध्यक्ष वडा नं. १२ श्री अर्जुन प्रजा

वडाध्यक्ष वडा नं. १३ श्री सूर्य बहादुर चेपाङ

सदस्य श्री पुष्पा के.सी. कुवर

सदस्य श्री दिल कुमारी लामा

सदस्य श्री कविता राई

सदस्य श्री रमिता परियार

सदस्य श्री श्यामलाल वि.क.

सदस्य श्री आइती देवी दराई

सदस्य श्री अम्बिका लामा

सदस्य श्री पहलमान प्रजा

प्रमुख प्रशासकीय अधिकृत श्री मिठाराम हुमागाई

सदस्य सचिव

आमन्त्रित जिल्ला समन्वय समिति सदस्य श्री गुनु वि.क.

लेखा अधिकृत श्री गोपाल तिवारी

बैठक संख्या : ६३

मिती : २०७६।०८।२५ गते समय : साझ ४ : ०० बजे

**प्रस्तावहरु**

१. स्वीस सरकार समेतको लागत सहभागिता संचालित योजना सम्बन्धमा ।
२. नदीजन्य पदार्थको ठेक्का लगाउदा चि रा नि लाई दिनुपर्ने प्रति घ मि रु १५।- दिने सम्बन्धमा ।
३. ICT लाइव्रेरी कार्यक्रम सम्बन्धमा ।
४. खोप केन्द्र स्थापना सम्बन्धमा ।
५. स्थानीय सुरक्षा साझेदारी कार्यक्रम सम्बन्धमा ।
६. नगरपालिका क्षेत्र भित्र हुने धनयाञ्चल यक्ष जस्ता कार्यक्रममा सहयोग गर्ने सम्बन्धमा ।
७. राप्ती-११ को ओनेवाङमा प्रतिकक्षालय निर्माण गर्ने सम्बन्धमा ।
८. भष्माडी गैडातालको लागि बजेट विनियोजन गर्ने सम्बन्धमा ।
९. वडा कार्यालयहरुको भवन निर्माण सम्बन्धमा ।
१०. राप्ती पशु आहार उद्योग संचालन गर्न रकम दिने सम्बन्धमा ।
११. प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाडफाडको रकमबाट संचालन हुने योजनामा सम्बन्धमा ।
१२. कर्मचारीहरुको स्थायी नियुक्ति सम्बन्धमा ।
१३. भण्डारा अस्पतालमा कार्यरत डा. श्री गोपाल खरेलको सुविधा थप सम्बन्धमा ।
१४. पशुपक्षी प्रयोगशाला निर्माण सम्बन्धमा ।
१५. राप्ती नगरपालिकाको निर्माणाधीन भवनको भेरियसन आदेश दिने सम्बन्धमा ।
१६. नगरपालिका भवनको माथिल्लो ३ तलाको बोलपत्र आव्हान गर्ने सम्बन्धमा ।
१७. वडा नं. ६ र ११ को वडा कार्यालयको भवन निर्माण गर्ने सम्बन्धमा ।
१८. छैटौ नगरसभाको मिति तोक्ने सम्बन्धमा ।

**निर्णय नं. १**

प्रस्ताव नं १ माथि छलफल गर्दा स्वीस सरकारको सहयोगमा चालु आ.व. मा यस नगरपालिकामा संचालन हुने योजनाहरुमा SILT कन्सल्टेण्ट प्राप्त प्रस्तावित बजेट मध्ये देहाय बमोजिम गर्ने निर्णय गरियो ।

**क. तटबन्धन तर्फ**

योजनाको नाम	प्रस्ताव	कायम गर्ने	बाँकी
लदरा खोला तटबन्ध	१८०००००।	१५०००००।	३०००००।

उक्त बमोजिम बाँकी रहेको रु ३०००००। सुरदेवी घोल राप्ती-२ मा थप गरी रु १३०००००मा कायम गर्ने ।

**ख. सिचाइ कुलो तर्फ**

योजनाको नाम	प्रस्ताव	कायम गर्ने	बचत
कालिटेर कुलो	२१०००००।	१८०००००।	३०००००।
मुडाभार	१६०००००।	१४०००००।	२०००००।
			५०००००।

उक्त बमोजिम बचत रहेको रु ५०००००। बगर कुलो राप्ती-२ मा थप गरी रु १००००००। कायम गर्ने ।

**ग. बाँकी योजना तथा कार्यक्रमको हकमा SILT सन्सल्टेण्टबाट प्राप्त प्रस्ताव बमोजिम गर्ने ।**

**बैठक संख्या : ६३**  
**निर्णय नं. २**

**मिती : २०७६।०८।२५ गते समय : साझ ४ : ०० बजे**

प्रस्ताव नं २ माथि छलफल गर्दा प्रदेश आर्थिक ऐन २०७६ बमोजिम लोथर खोलाबाट नदीजन्य पदार्थ संकलन तथा विक्री गर्न गरिएको बोलपत्र बमोजिम ठेक्का लगाई कार्यान्वयन गर्न चितवन राष्ट्रिय निकुञ्ज समेतमा लेखी पठाइएकोमा संकलन तथा विक्री हुने ग्राभेलको प्रति घ मी रु १५/ अग्रीम जम्मा गरेपछि मात्र सहमति प्रदान गरिने भन्ने पत्र प्राप्त भएकोले संघीय सरकारबाट जारी भएको कानून बमोजिम ठेक्का लगाइएको परिमाण ६७५०० घ मी को रु १५। ले हुने रकम चितवन राष्ट्रिय निकुञ्जमा पठाई कार्यान्वयन गरिएको व्यहारा अनुमोदन गर्ने, सो सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौडामा लेखी पठाइएको व्यहोराका सम्बन्धमा सो मन्त्रालयबाट लेखी आए बमोजिम गर्ने निर्णय गरियो ।

**निर्णय नं. ३**

प्रस्ताव नं ३ माथि छलफल गर्दा ICT लाइब्रेरीका सम्बन्धमा भरतपुरमा मिति २०७६।०८।२७ मा हुने कार्यक्रमका बारे सबै वडा कार्यालयमा जानकारी गराउने र सबै विद्यालयहरुलाई जानकारी गराई आवश्यकता अनुसार सहभागी हुन निर्देशन दिन शिक्षा शाखालाई जिम्मेवारी दिने निर्णय गरियो ।

**निर्णय नं. ४**

प्रस्ताव नं ४ माथि छलफल गर्दा चालु आ.व.को सशर्त अनुदानमा प्राप्त बजेटबाट खोप केन्द्र बनाउने कार्यको लागि राप्ती-७ को उपयुक्त स्थानमा निर्माण गर्ने निर्णय गरियो ।

**निर्णय नं. ५**

प्रस्ताव नं ५ माथि छलफल गर्दा स्थानीय सुरक्षा साझेदारी कार्यक्रमको लागि आवश्यक निर्देशिका/कार्यविधि तयार गर्ने निर्णय गरियो ।

**निर्णय नं. ६**

प्रस्ताव नं ६ माथि छलफल गर्दा राप्ती नगरपालिका हुने धन्याञ्जल यक्ष जस्ता कार्यक्रममा सो अवस्था हेरी बढीमा रु. १ लाख सम्म उपलब्ध गराउने निर्णय गरियो ।

**निर्णय नं. ७**

प्रस्ताव नं ७ माथि छलफल गर्दा राप्ती-११ ओनेवाङमा प्रतिकक्षालय निर्माणको लागि नगरको समपूरक अनुदान शिर्षकबाट रु १४०००००। विनियोजन गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

**निर्णय नं. ८**

प्रस्ताव नं ८ माथि छलफल गर्दा राप्ती-६ मा निर्मित भष्माडी गैडा तालको लागि थप कार्य गर्न रु ६०००००। छ लाख नगरको विविध कार्यक्रमबाट विनियोजन गरी कार्यान्वयन गर्ने निर्णय गरियो।

**निर्णय नं. ९**

प्रस्ताव नं ९ माथि छलफल गर्दा राप्ती - २ को वडा कार्यालय भवन निर्माण गर्नको लागि विनियोजित बजेटबाट भवन निर्माणको लागि निश्चित भएको जग्गाको अवस्था रकम साह्रै न्यून विनियोजन रहेको हुदा हाल गरिने कार्य वडा समितिबाट निर्णय भइ आएमा उपभोक्ता समिति मार्फत गर्ने निर्णय गरियो ।

**बैठक संख्या : ६३**

**मिती : २०७६।०८।२५ गते समय : साझ ४ : ०० बजे**

**निर्णय नं. १०**

प्रस्ताव नं १० माथि छलफल गर्दा राप्ती- ४ मा निर्माण भएको दाना बनाउने उद्योग संचालनको लागि ६ वटा दुग्ध सहकारीबाट स्वीकृत भइ आएको कार्यविधि, तत्काल राप्ती पशु आहार उद्योग संचालन गर्न सहकारिसँग बजेट नभएको भन्ने अवस्था समेतलाई मध्यनगर गरी उद्योग संचालन गर्न आवश्यक कच्चा पदार्थ खरिद गर्न र विल प्राप्त भएपछि भुक्तानी गर्ने गरी कार्य अघि बढाउन नगरको विविध कार्यक्रम शीर्षकबाट रु १८,००,०००। विनियोजन गरी सम्झौता गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

**निर्णय नं. ११**

प्रस्ताव नं ११ माथि छलफल गर्दा प्रदेश सरकारबाट प्राप्त हुने भनिएको राजस्व बाडफाड बापतको रकम हाल सम्म पनि निकास प्राप्त नभएको हुदा सो रकमबाट गरिने भनिएका वडा तर्फका योजनाहरु निकास प्राप्त भएपछि रकम भुक्तानी लिने/दिने शर्त राखी वडा कार्यालयबाट सिफारिस भइ आएमा सोही बमोजिम सम्झौता गरी कार्यान्वयन गर्ने र बजेट आएपछि भुक्तानी दिने निर्णय गरियो ।

**निर्णय नं. १२**

प्रस्ताव नं १२ माथि छलफल गर्दा राप्ती नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थायी नियुक्तिका लागि माग गरिएका कर्मचारीहरु लोक सेवा आयोगबाट सिफारिस भइ आएमा कार्यालयबाट स्थायी नियुक्ति दिई अनुमोदनका लागि कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. १३**

प्रस्ताव नं १३ माथि छलफल गर्दा भण्डारा अस्पतालमा कार्यरत डा.श्री गोपाल खरेलले OPD का विरामी जाँच गर्ने भर्ना भएका विरामीको रेखदेख अस्ततालको प्रमुखको हैसीयतले समेत काम गर्न पर्ने र अन्य अस्पतालमा डा.को लागि हुने आवास सुविधा जस्ता विषय समेतलाई मध्ये नजर गर्दै अस्पताल व्यवस्थापन तथा संचालन समितिको निर्णय समेतको आधारमा नगरपालिकाको भत्ता शीर्षकबाट २०७६ श्रावण देखी नै मासिक रु १५०००। पन्ध्र हजार उपलब्ध गराउने निर्णय गरियो ।

**निर्णय नं. १४**

प्रस्ताव नं १४ माथि छलफल गर्दा ३ नं. प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेतौडा मकवानपुरको चालु आ.व. लागत सहभागिता पशुपन्छी प्रयोगशाला निर्माण गर्न रु २५,००,०००। विनियोजन भइ आएकोले सो रकममा नगरको समपूरक अनुदानबाट रु २५,००,०००। थप गरी रु ५०,००,०००।बाट ड्रइङ डिजाइन बमोजिम बोलपत्र आव्हान गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

बैठक संख्या : ६३

मिती : २०७६।०८।२५ गते समय : साझ ४ : ०० बजे

**निर्णय नं. १५**

प्रस्ताव नं १५ माथि छलफल गर्दा राप्ती नगरपालिकाको हाल निर्माणधीन भवन तीव्र रुपमा भइ रहेको छ । सो भवन निर्माणको क्रममा ल इ हुदा छुट हुन गएको आइटमहरु - Water profing र - Explanation Joint को ल. इ. गरी पेश हुन आएको रु ३६,१२,२२२.६० मा सो आइटम के कति घटीमा गर्न सकिन्छ निर्माण व्यवसायीसँग माग गरी आवश्यक पर्ने बजेट नगरको भवन निर्माण सम्पूरक कोषबाट खर्च लेखी कार्यान्वयन गर्ने निर्णय गरियो ।

**निर्णय नं. १६**

प्रस्ताव नं १६ माथि छलफल गर्दा नगरपालिका भवनको स्वीकृत डिजाइन अनुसार बाँकी ३ तला भवन निर्माण गर्न लाग्ने कुल रु ७,५७,८३,३०६.१९ स्वीकृत गरी बोलपत्र आव्हान गर्ने निर्णय गरियो ।

**निर्णय नं. १७**

प्रस्ताव नं १७ माथि छलफल गर्दा राप्ती नगरपालिकाका वडा नं. ६ र ११ को कार्यालय भवन देहाय बमोजिम इष्टिमेट स्वीकृत गरी बोलपत्र आव्हान गर्ने निर्णय गरियो ।

वडा नं.	नक्सा तला	हाल निर्माण हुने तला	लगत इष्टिमेट
६	३	१	१,४९,०९,७२०.७९
११	३	२	१,१०,२३,४४३.६७

**निर्णय नं. १८**

प्रस्ताव नं. १८ माथि छलफल गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ मा नगर सभाको बैठक सामान्य तथा वर्षमा २ पटक बस्नेछ भन्ने उल्लेख भए बमोजिम राप्ती नगरपालिकाको छैटौ नगरसभा २०७६ पौष २५ गते राप्ती १० मा हुनेगरी आव्हान गर्ने र नगर सभालाई व्यवस्थित रुपले सञ्चालन गर्न देहायका महानुभावहरु रहेको छैटौ नगरसभा व्यवस्थापन समिति गठन गरी व्यवस्थाको जिम्मेवारी दिने निर्णय गरियो ।

१. वडा अध्यक्ष श्री अमर बहादुर लामा - संयोजक
२. वडा अध्यक्ष श्री हित बहादुर तमाङ - सदस्य
३. वडा अध्यक्ष श्री अर्जुन प्रजा - सदस्य
४. कार्यपालिका सदस्य श्री दिल कुमारी लामा - सदस्य
५. कार्यपालिका सदस्य श्री अम्बिका लामा - सदस्य
६. कार्यपालिका सदस्य श्री पहलमान प्रजा - सदस्य